

FP&M सहकर्मीहरू,

म तपाईंलाई FP&M को अर्को अगुवाको बारेमा अपडेट प्रदान गर्न पाउँदा खुसी छु। परिसर योजना र व्यवस्थापनका लागि अर्को संयुक्त उपकुलपतिका (*Associate Vice Chancellor for Facilities Planning and Management*) लागि पाँच उम्मेदवारहरू अन्तिम चरणमा पुग्ने व्यक्तिहरूको रूपमा पहिचान गरिएको छ। उम्मेदवारहरू नोभेम्बर १ र नोभेम्बर ८ को हप्ताहरूमा अन्तर्वार्ताको लागि क्याम्पसमा हुनेछन्, र FP&M का कर्मचारीहरूले प्रत्येक व्यक्तिको कुरा सुन्ने दुईवटा अवसर पाउनेछन्।

अन्तिम उम्मेदवारहरूले एउटै विषयमा दुईवटा बेग्लै फोरमहरूमा प्रस्तुत गर्नेछन्, एउटा क्याम्पसको कुनै पनि कर्मचारीको लागि खुला सार्वजनिक प्रस्तुती र अर्को प्रस्तुती FP&M का कर्मचारीहरूका लागि। उम्मेदवारहरूले ठूलो सार्वजनिक अनुसन्धान संस्थामा ठूलो र विविध विभागको नेतृत्व गर्ने आफ्नो नेतृत्व शैली र दृष्टिकोण प्रस्तुत गर्नेछन्। प्रत्येक प्रस्तुतीकरण पछि प्रश्नोत्तर अवसर हुनेछ।

सबै पाँच अन्तिम चरणमा पुगेका उम्मेदवारहरूका भ्रमणको समयतालिका यी हुन्:

FP&M सारा कर्मचारी प्रस्तुती र प्रश्नोत्तर अवसरहरू (*Memorial Union Tripp Commons* मा)

- उम्मेदवार #1: सोमबार, नोभेम्बर १ बिहान 9:45 बजे - 10:45 बजेसम्म
- उम्मेदवार # 2: मंगलबार, नोभेम्बर २ बिहान 11 बजे - दिउँसो 12 बजेसम्म
- उम्मेदवार #3: सोमबार, नोभेम्बर ८ बिहान 9:45 बजे - 10:45 बजेसम्म
- उम्मेदवार #4: मंगलबार, नोभेम्बर ९ बिहान 9:45 बजे - 10:45 बजेसम्म
- उम्मेदवार #5: बुधबार, नोभेम्बर १० बिहान 9:45 बजे - 10:45 बजेसम्म

क्याम्पस प्रस्तुती र प्रश्नोत्तर अवसरहरू (*Memorial Union Tripp Commons* मा)

- उम्मेदवार #1: सोमबार, नोभेम्बर १ दिउँसो 1 बजे - 2 बजेसम्म
- उम्मेदवार #2: मंगलबार, नोभेम्बर २ दिउँसो 1:30 बजे - 2:30 बजेसम्म

- उम्मेदवार #3: सोमबार, नोभेम्बर ८ दिउँसो 1 बजे - 2 बजेसम्म
- उम्मेदवार #4: मंगलबार, नोभेम्बर ९ दिउँसो 1 बजे - 2 बजेसम्म
- उम्मेदवार #5: बुधबार, नोभेम्बर १० दिउँसो 1:30 बजे - 2:30 बजेसम्म

यदि सामान्य कामको समयमा प्रस्तुतीहरू परेमा सुपरभाईजरको अनुमतिका साथ कर्मचारीहरू प्रस्तुतीहरूमा उपस्थित हुन तलब पाउने अवस्थामा रहन सक्नेछन् । उम्मेदवारहरूका नाम र आवेदन सामग्रीहरू वहाँहरूको भ्रमणको ४८ घण्टा अघि [खोजी वेबसाईटमा](#) उपलब्ध हुनेछन् ।

सार्वजनिक र *FP&M* प्रस्तुतीकरणहरू रेकर्ड गरिनेछ र सबै उम्मेदवारहरूले आफ्नो अन्तर्वार्ताहरू सकेपछि हेर्नको लागि उपलब्ध हुनेछन् । थप रूपमा, प्रत्येक उम्मेदवारलाई वहाँहरूको योग्यता र कार्यपदमा रूचिको छोटो सारांशको लागि सोधिएको थियो । यी बयानहरू अनुवाद गरेर वितरण गरिनेछ । कर्मचारीहरूले प्रस्तुतीकरणहरूमा उपस्थित भएपछि वा हेरेपछि उम्मेदवारहरू प्रतिको प्रतिक्रिया दिन सक्नेछन् ।

FP&M को अगुवाको रूपमा, नयाँ *AVC* ले विभागको रणनीतिक दृष्टिकोणमा मात्र नभएर तपाईंको दैनिक कार्य वातावरणमा पनि महत्त्वपूर्ण भूमिका निभाउनेछन् । मलाई आशा छ कि तपाईं हरेक उम्मेदवारको बारेमा जान्नका लागि र खोजी र छनौट गर्ने समितिलाई प्रतिक्रिया दिन प्रस्तुती र प्रश्नोत्तर अवसरहरूमा उपस्थित हुनुहुनेछ ।

थप जानकारीका लागि कृपया यो वेबसाईट हेर्नुहोला vc.wisc.edu/avcfpm-finalists

भवदीय,

Rob

Rob Cramer

अर्थ र प्रशासनका उपकुलपति (अन्तरिम)